

मिति: २०८०/०९/२५

सभाका अध्यक्ष ज्यू

उपाध्यक्ष ज्यू, प्रवक्ता ज्यू, सबै वडा अध्यक्ष ज्यूहरू, कार्यपालिकाका सदस्य ज्यूहरू, सभाका सम्पूर्ण सदस्य ज्यूहरू र उपस्थित सम्पूर्ण कर्मचारीहरू ।

गाउँसभाबाट गठन हुने विभिन्न समितिमध्ये लेखा समिति पनि एक हो । यसले गाउँपालिकाको शासकीय प्रबन्धलाई जनमुखी,सेवामुखी,जनउत्तरदायी तुल्याई वित्तीय सुशासन कायम गराउने मुख्य उद्देश्य रहेको छ ।

समितिको बैठकबाट पारित गरी निर्देशन तथा निर्णय गरेका विषयहरू

- समितिका सदस्य र समितिसँग सम्बन्धित कर्मचारीलाई क्षमता विकास तालिम आयोजना गर्नुपर्ने ।
- उपभोक्ता समितिलाई योजना सञ्चालन सम्बन्धि तालिम दिनुपर्ने ।
- लेखा समिति सञ्चालन सम्बन्धि कार्यविधि तर्जुमा गर्ने ।
- पाइप वितरण गर्दा प्राविधिक नापजाँचका आधारमा मात्र वितरण गर्नुपर्ने र जडान सम्पन्न भएको प्रमाणित नापी किताव पेश भएपछि मात्र भुक्तानी हुने व्यवस्था गर्नुपर्ने ।
- कार्यालयले मासिक रूपमा आय व्यय विवरण शीर्षकगत रूपमा सार्वजनिक गर्नुपर्ने ।
- अन्तिम लेखापरीक्षण प्रतिवेदनबाट कायम भएका बेरुजु सम्परीक्षणका लागि सभाबाट निर्णय गर्न सिफारिस गरिएको ।
- उपभोक्ता समिति गठन भई आफैले काम नगरी निर्माण व्यवसायीलाई काम जिम्मा दिने गरेको देखिएको र लेखापरीक्षण प्रतिवेदनमा समेत सो कुरा उल्लेख भएकोले उपभोक्ता समिति आफैले निर्माण कार्य सम्पन्न गर्नेपर्ने ।
- सुधार गर्नुपर्ने विषयहरू

- स्थानीय विभाज्य कोष खडा गरी संघ र प्रदेशलाई फिर्ता गर्नुपर्ने रकम समयमा नै फिर्ता गर्नुपर्ने ।
- पालिकाको पुजीगत खर्च त्रैमासिक लक्ष्य अनुसार तालमेल मिलाएर गर्नुपर्ने ।
- समयमा नै उपभोक्ता समिति गठन गर्नुपर्ने, समयमा नै योजनाको लागत अनुमान तयार गर्न प्राविधिक कर्मचारीहरूले आवश्यक समन्वय गर्नुपर्ने ।
- सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहिलाई छिटो छरितो र सहज ढङ्गबाट प्रदान गर्नपर्ने ।
- हालसम्म कायम भएका अद्यावधिक कुल बेरुजु रु ११,९७,५७,१०४ समयमा नै सम्परीक्षण गर्नुपर्ने ।
- स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ६२ ख बमोजिम सामुदायिक वनले विक्री गरेको वन पैदावारको रकमको १० प्रतिशत रकम उठाउनु पर्ने ।
- आन्तरिक आय वृद्धि स्रोतको खोजी र राजस्वको दायरा फराकिलो बनाउनुपर्ने ।
- उपभोक्ताको आवश्यकता र योगदान हुन सक्ने कार्यक्रमको योजना बनाउन जोड दिनुपर्ने ।
- सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार प्रत्येक वर्ष सम्पन्न भएका आयोजना तथा कार्यक्रमहरू उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्ने ।
- प्रतिफलमा आधारित अनुदान हुनुपर्ने र त्यसका लागि कार्यविधि बनाएर मात्र दिनुपर्ने ।
- कार्यसम्पादनमा आधारित भूक्तानी प्रणालीलाई क्रमशः कार्यान्वयन गर्दै जानुपर्ने ।

- कार्यपालिकामा भए गरेका कार्यहरूमा वित्तीय सुशासन कायम गराउनुपर्ने ।
- आ.व.२०७९/८० मा महालेखापरीक्षक कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा ९६,९४,४३४।बेरुजु कायम भएको र विगतका वर्षहरूमा भन्दा यस वर्ष केही कम बेरुजु देखिएको भएता पनि अझ कम गर्न प्रयास गर्नुपर्ने देखिन्छ ।

उपलब्धि

- आवश्यकता अनुसार समितिको बैठक बस्ने र निर्देशन दिने गरिएको ।
- समिति मार्फत सभाबाट निर्णय भई आ.व. २०७८/०७९ सम्ममा कायम भएको १५,०७,०१,००० मध्ये ४०६३८३३० बेरुजु सम्परीक्षण भएको ।
- आ.व.२०७८/७९ मा कायम भएको कुल बेरुजु ४,७३,८२,००० मध्ये महालेखापरीक्षकको कार्यलयको अनलाइन प्रणाली १, ०४७,७०,६५।प्रविष्ट गरिएको तर सम्परीक्षण भइ नसकेको ।

प्रतिवेदक
टोम बहादुर पुन
लेखा समिति संयोजक